

आइएमई खल्लीको 'खल्ली ट्रान्सफर लिग' अफर

काठमाडौं / मस- आइएमई खल्लीले नयाँ अफर 'खल्ली ट्रान्सफर लिग' सार्वजनिक गरेको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उत्साह थप्दै कम्पनीले मंसिर २ गतेदेखि २९ गतेसम्म चल्ने एक महिनाको अवधिको यस अफरलाई क्रिकेट खेलजस्तै रमाइलो बनाएको कम्पनीले जनाएको छ। यस अफरअन्तर्गत खल्लीका सेवाग्राहीहरूले विभिन्न फन्ड ट्रान्सफर कारोबारमार्फत 'रन' कमाउन सक्नेछन्। खल्लीबाट

खल्लीमा ट्रान्सफर गर्दा १ रन, खल्ली एस्को प्रयोग गर्दा २ रन, खल्लीबाट बैंक खातामा ट्रान्सफर



गर्दा ४ रन र विदेशबाट पठाइएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुने व्यवस्था गरिएको छ। कमाएको रनहरू जम्मा गरेर

सहभागीहरूले दैनिक, साप्ताहिक र बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन्। ६ रनमा दैनिक एनपिएलको टिकट, ५० रनमा हरेक हप्ता सिएमएफ फोन १ र १०० रनमा बम्पर पुरस्कारस्वरूप बजाज पल्सर एन१६० डुअल एबिएस जित्न सकिने व्यवस्था गरिएको छ। कम्पनीले यस अफरमार्फत ग्राहकलाई वित्तीय कारोबारमा सहभागी हुने रमाइलो र आकर्षक अनुभव दिने लक्ष्य राखेको जनाएको छ।

ज्योति विकास बैंकको मोबाइल बैंकिङबाट हवाई टिकट किन्दा क्यासब्याक

काठमाडौं / मस- ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाइल बैंकिङएप, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ५ सय क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ।

यस सर्वाधिक क्यासब्याक यो जनामापन त बैंकका ग्राहकले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। यस योजनाअन्तर्गत देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा ५ सय रुपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ।



ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा अफर बक्समा एफएलवाई प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ। साथै, पहिलो ३ सय जना मात्र यो अफरबाट लाभान्वित हुन

सक्नेछन्। सीमित अवधिका लागि लागू हुने यो विशेष अभियान मंसिर ३ गतेदेखि सुरु भएको बैंकले जनाएको छ। अभियान अवधिभर, ग्राहकले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकको सुविधालाई प्रार्थमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ। बैंकले ग्राहकलाई सुविधाजनक र सुरक्षित डिजिटल सेवा पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्मलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ।

एनआइसी एसियाको 'सेयर लोन' योजना

काठमाडौं / मस- एनआइसी एसिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी व्याजदरमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा 'एनआइसी एसिया सेयर लोन'को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ। 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाफ् गतिशील, सबल, उत्तरदायी एवं विश्वसनीय बैंकिङ अभ्यासद्वारा ग्राहक केन्द्रित आकर्षक कर्जा योजना प्रदान गर्ने क्रममा यो योजना सार्वजनिक गरेको हो।

ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकमाफ् अर्थतन्त्रको एक मुख्य पिलरको रूपमा रहेको सेयर बजारलाई सम्बोधन गर्नेगरी प्रतिस्पर्धी व्याजदरमा सेयर कर्जा योजना ल्याएको बैंकले जनाएको छ।



उक्त योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ। प्रतिस्पर्धी व्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको अनुपम सुविधाले भरिपूर्ण बैंकको सो कर्जामार्फत ग्राहकलाई सहज रूपमा कर्जा प्रदान गर्ने रणनीति

अपनाएको छ। साथै ग्राहकहरूको कर्जासम्बन्धी सल्लाह, सुभाष तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरूप बैंकले 'कर्जा सहायता केन्द्र'को समेत स्थापनासमेत गरेको छ।

पर्यटन र आइटी क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण

छवि सापकोटा / मध्यान्ह
काठमाडौं, ४ मंसिर

नेपालमा स्वदेशी लगानी वातावरण कमजोर भइरहेको अवस्थामा पर्यटन र सूचना तथा सञ्चार प्रविधि उद्योगमा वैदेशिक लगानीकर्ताको आकर्षण देखिएको छ। उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा आठ उद्योग समूहमा गरी ३ सय ८२ परियोजनाले लगानी स्वीकृति गरिएको छ। जसमा साना उद्योगको संख्या ३ सय ६९, मध्यम उद्योगको संख्या ६ र ठुलो उद्योगको संख्या सातवटा छन्। वैदेशिक लगानीकर्तामा ठुला उद्योगमा भन्दा थोरै लगानीबाट सञ्चालन गर्न सकिने साना उद्योगमा लगानीको आकर्षण देखिएको विभागको भनाइ छ। चार महिनामा सबैभन्दा धेरै सूचना तथा सञ्चार प्रविधिमा २ सय ५ उद्योग र पर्यटनमूलक उद्योगमा १ सय १८



वटा परियोजना स्विकृति पाएको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए। सूचना प्रविधिमूलक परियोजनाको लागि ८७ करोड ४३ लाख रुपैयाँ र पर्यटनमूलक परियोजनाका लागि ८ अर्ब ९४ करोड २० लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत भएको छ। रकमको आधारमा सबैभन्दा धेरै लगानी १३ वटा कृषिमूलक परियोजनाका लागि २१ अर्ब ८८ करोड ८० लाख भन्दा बढीको विदेशी

लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ। यस्तै, २१ वटा उत्पादनमूलक उद्योगमा लागि १ अर्ब ६५ करोड २० लाखको प्रतिबद्धता आएको छ। ऊर्जामा १८ करोड ४२ लाख, खनिजमा ४५ लाख र सेवामूलक उद्योगका ३ अर्ब ९ करोड ६० लाखको लगानीको प्रतिबद्धता आएको हो। यस्तै, कात्तिक महिनामा मात्रै ७१ नयाँ उद्योग दर्ता भएका छन्। कात्तिक महिनामा कुल १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। कात्तिकमा ७१ वटा उद्योगका लागि लगानीको प्रतिबद्धता आएको हो। जसमा ६९ वटा साना उद्योग र दुईवटा मध्यम उद्योग रहेको विभागले जनाएको छ। कात्तिकमा मात्र १ अर्ब ५४ करोड ३९ लाखबराबर लगानी स्वीकृत भएको छ।



Government of Nepal Ministry of Physical Infrastructure and Transport Department of Roads

Federal Road Supervision & Monitoring Office, Pokhara Saljhandi Sandhikharka Dhorpatan Road Project

Sandhikharka, Arghakhanchi

Invitation for Bids

Invitation for Bids No.: SSDRP/03/082/83

Date of Publication: 2082/08/05 (21st November, 2025)

1. Saljhandi-Sandhikharka-Dhorpatan Road Project invites electronic bids from eligible bidders for the construction of following works as stated below under National Competitive Bidding-Single Stage: Single Envelope Bidding procedures. Only eligible bidders with the following key qualifications should participate in this bidding:

S. N.	Contract Number, Description and location of works	Estimated Amount Excl. of VAT and Contingencies (NRs)	Bid Security Amount (NRs)	Bid Document Fee (NRs)	Date and Time for Bid Opening
1.	SSDRP/337011064/082/83/03, Road upgrading works of Aulakhola-Marka Khola (Ch:0+000 to Ch:0+620) section along Saljhandi Sandhikharka Dhorpatan Road (NH-52) to blacktopped standard	1,72,75,759.64	5,00,000	3,000	B.S. 2082/09/06 (2025/12/21 A.D.) Time: At 13:00 hours

Eligible Bidders may obtain further information and inspect the Bidding Documents at the office of Saljhandi Sandhikharka Dhorpatan Road Project, Sandhikharka, Arghakhanchi, Email Address: ssdrp@dor.gov.np, Telephone No: 077-420468 or may visit PPMO's e-GP system: www.bolpatra.gov.np/egp.

Project Manager



Government of Koshi Province

Ministry of Physical Infrastructure Development

Infrastructure Development Directorate

Infrastructure Development office, Dhankuta

Koshi province, Dhankuta, Nepal

INVITATION FOR ELECTRONIC BID

First Date of Publication: 21st November, 2025 (5 Mangsir, 2082)

1. Infrastructure Development office, Dhankuta invites electronic bid from Nepalese eligible bidders for the following works

S. N.	Contract ID.	Description of works	Bid Security amount (NRs.)	Bid Doc. fee (NRs.)	Minimum AACT (NRs)	Work Experience of Similar Size and Nature	Required Bid Capacity
1	IDO-DKT/W/NCB/MB-01/2082-83	Construction of Chharuwa Khola Motorable Bridge along Atharasya-Aanpdanda-Kurule Road	1,136,000	5,000	34.08 Million	At least one RCC Motorable Bridge of Minimum 16 metre length and value of at least NRs 18.18 Million	36.35 Million

2. Eligible Bidders may obtain further information and Bidding Documents from Infrastructure Development Office (IDO), Dhankuta, Ph. 025-522557; Email: idodkt@gmail.com during the office hour or may visit PPMO website: www.bolpatra.gov.np/egp.

3. Bidder has to submit electronic bid only. They may download the bidding documents for e-submission from PPMO's website www.bolpatra.gov.np/egp. Bidders should deposit the cost (as specified below) of bidding document in the Rajaswa (Revenue) Account as specified below and the scanned copy (pdf format) of the bank deposit voucher shall be uploaded by the bidder at the time of electronic submission of the Bid. Information to deposit the cost of bidding document in bank:

Pre-Bid Meeting Date	Last Date of Submission of Bid	Bid Opening Date	Account Name	Name of Address of Bank	Account No.	Heading No.	Validity Period
9 Dec 2025 (2082/8/23) Time: 13:00 hr	21 Dec 2025 (2082/9/6) Time 12:00 Noon	21 Dec 2025 (2082/9/6) Time 13:00 hr	Pradesh Lekha Ekai Karyalaya, Dhankuta	Rastriya Banijya Bank Limited, Dhankuta Branch	For Bid Security (Deposit) 2010100102030000	(Office Code) 3370106011	90+30 days
			Infrastructure Development Office, Dhankuta	Rastriya Banijya Bank Limited, Dhankuta Branch	For Bid Fee (Revenue) 1000100201010001	(Office Revenue) 14229	

4. If the last date of purchasing and or submission falls on a government holiday, then the next working day shall be considered as the last date. In such case the validity of the bid security shall remain the same as specified for the original last date of submission.

5. The Purchaser reserves the right to accept or reject, wholly or partially any or all the Procurement of Works without assigning any reason, whatsoever.

6. Matters not covered in this notice shall be treated in accordance with PPA-2063 and PPR-2064 (Latest addendum).

Office Chief

एनएमबि बैंकद्वारा सफ्टपोस सेवा



काठमाडौं / मस- एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ। कुनै पनि एनएफएस सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ। सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना तथा मझौला उचम र टुर्सिम उचमहरू लगायत अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सकिनेछन्, यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको भन्फटविनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ।

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेजिभरी सेवालगायत

टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ। एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने 'सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो। हरेक व्यापारीको खल्लीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ।' सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्डअनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ।